

# Eph

## Chapter 1

Nepali Interlinear

Reference: Nepali ERV

1 Παῦλος, ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις  
पावल प्रेरित ख्रीष्टको येशूको द्वारा इच्छा परमेश्वरको ती पवित्र-जनहरूलाई  
[G3972](#) [G0652](#) [G5547](#) [G2424](#) [G1223](#) [G2307](#) [G2316](#) [G3588](#) [G0040](#)

τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.  
जो छन् एफिसस एफिससमा र विश्वासी मा ख्रीष्ट येशूमा।  
[G3588](#) [G1510](#) [G1722](#) [G2181](#) [G2532](#) [G4103](#) [G1722](#) [G5547](#) [G2424](#)

परमेश्वरको इच्छा अनुसार प्रेरित बनेको पावलबाट परमेश्वरका पवित्र जनहरूलाई जो एफिससमा छन् तथा ख्रीष्ट येशूमा विश्वास राख्नेहरूलाई अभिवादन!

2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ  
अनुग्रह तिमीहरूलाई र शान्ति बाट परमेश्वर पिता हाम्रा र प्रभु येशू  
[G5485](#) [G4771](#) [G2532](#) [G1515](#) [G0575](#) [G2316](#) [G3962](#) [G1473](#) [G2532](#) [G2962](#) [G2424](#)

Χριστοῦ.

ख्रीष्टबाट।

[G5547](#)

हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट सबैलाई अनुग्रह र शान्ति होस्।

3 Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, ὁ  
धन्य-होस् ती परमेश्वर र पिता हाम्रा प्रभु हाम्रा येशू ख्रीष्टको जसले  
[G2128](#) [G3588](#) [G2316](#) [G2532](#) [G3962](#) [G3588](#) [G2962](#) [G1473](#) [G2424](#) [G5547](#) [G3588](#)

εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν  
आशीष-दिनुभयो हामीलाई सबै हरेक आशीषले आत्मिक स्वर्गीय ती स्थानहरूमा मा  
[G2127](#) [G1473](#) [G1722](#) [G3956](#) [G2129](#) [G4152](#) [G1722](#) [G3588](#) [G2032](#) [G1722](#)

Χριστῷ;

ख्रीष्टमा।

[G5547](#)

उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशीष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा।

4 καθὼς ἐξέλεξάτο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς  
जसरी रोजनुभयो हामीलाई उहाँमा उहाँमा अगाडि स्थापनाको संसारको हुन हामीलाई  
[G2531](#) [G1586](#) [G1473](#) [G1722](#) [G0846](#) [G4253](#) [G2602](#) [G2889](#) [G1510](#) [G1473](#)

ἀγίου καὶ ἀμώμου κατενώπιον αὐτοῦ; ἐν ἀγάπῃ,  
पवित्र र निर्दोष उहाँको-सामु उहाँको प्रेममा प्रेममा  
[G0040](#) [G2532](#) [G0299](#) [G2714](#) [G0846](#) [G1722](#) [G0026](#)

ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सक्नु भनी हामीलाई प्रेमले छान्नु भएको हो।

5 προορίσας ἡμᾶς εἰς υἰοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ, εἰς αὐτόν, κατὰ  
पूर्वनिर्धारण-गरी हामीलाई लागि छोरापनमा द्वारा येशू ख्रीष्टको अनुसार उहाँकै-निम्ति अनुसार  
[G4309](#) [G1473](#) [G1519](#) [G5206](#) [G1223](#) [G2424](#) [G5547](#) [G1519](#) [G0846](#) [G2596](#)

τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ,  
त्यो सन्तोष उहाँको इच्छाको उहाँको  
[G3588](#) [G2107](#) [G3588](#) [G2307](#) [G0846](#)

अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुन्थ्यो।

6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἦς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ  
 लागि प्रशंसा महिमाको त्यो अनुग्रहको उहाँको जुन दयालु-बनाउनुभयो हामीलाई त्यो त्यस  
[G1519](#) [G1868](#) [G1391](#) [G3588](#) [G5485](#) [G0846](#) [G3739](#) [G5487](#) [G1473](#) [G1722](#) [G3588](#)

Ἦγαπημένω;  
 प्रिय-जनमा।

[G0025](#)

उहाँको यही आश्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।

7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν  
 उहाँमा जसमा पाउँछौं त्यो छुटकारा द्वारा उहाँको रगतको उहाँको त्यो क्षमा  
[G1722](#) [G3739](#) [G2192](#) [G3588](#) [G0629](#) [G1223](#) [G3588](#) [G0129](#) [G0846](#) [G3588](#) [G0859](#)

τῶν παραπτωμάτων, κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ;  
 ती अपराधहरूको अनुसार त्यो धन त्यो अनुग्रहको उहाँको।  
[G3588](#) [G3900](#) [G2596](#) [G3588](#) [G4149](#) [G3588](#) [G5485](#) [G0846](#)

हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएका छौं।

8 ἦς ἐπερίσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει;  
 जुन बहुतायतले-दिनुभयो हामीलाई हामीमा सबै हरेक बुद्धि र समझमा।  
[G3739](#) [G4052](#) [G1519](#) [G1473](#) [G1722](#) [G3956](#) [G4678](#) [G2532](#) [G5428](#)

परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो।

9 γνωρίσας ἡμῖν τὸ μυστήριον, τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν  
 जनाउनुभयो हामीलाई त्यो रहस्य उहाँको इच्छाको उहाँको अनुसार त्यो सन्तोष  
[G1107](#) [G1473](#) [G3588](#) [G3466](#) [G3588](#) [G2307](#) [G0846](#) [G2596](#) [G3588](#) [G2107](#)

αὐτοῦ, ἦν προέθετο ἐν αὐτῷ,  
 उहाँको जुन योजना-बनाउनुभयो उहाँमा उहाँमा  
[G0846](#) [G3739](#) [G4388](#) [G1722](#) [G0846](#)

आफ्ना गुप्त योजना हामीलाई जनाउनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो।

10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν; ἀνακεφαλαιώσασθαι τὰ πάντα  
 लागि व्यवस्थापन त्यो पूर्णता ती समयहरूको एकीकृत-गर्न ती सबै-कुरा  
[G1519](#) [G3622](#) [G3588](#) [G4138](#) [G3588](#) [G2540](#) [G0346](#) [G3588](#) [G3956](#)

ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς;  
 मा त्यो ख्रीष्टमा ती जो ती स्वर्गमा र ती जो त्यो पृथ्वीमा।  
[G1722](#) [G3588](#) [G5547](#) [G3588](#) [G1909](#) [G3588](#) [G3772](#) [G2532](#) [G3588](#) [G1909](#) [G3588](#) [G1093](#)

ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो।

11 ἐν αὐτῷ, ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ  
 उहाँमा उहाँमा जसमा जसमा पनि उत्तराधिकार-पायौं पूर्वनिर्धारित-भएका अनुसार योजना उहाँको  
[G1722](#) [G0846](#) [G1722](#) [G3739](#) [G2532](#) [G2820](#) [G4309](#) [G2596](#) [G4286](#) [G3588](#)

τὰ πάντα ἐνεργούντος, κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ;  
 ती सबै-कुरा गर्नुहुन्छको अनुसार त्यो निर्णय उहाँको इच्छाको उहाँको।  
[G3588](#) [G3956](#) [G1754](#) [G2596](#) [G3588](#) [G1012](#) [G3588](#) [G2307](#) [G0846](#)

परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउनु हुन्छ।

12 εἰς τὸ εἶναι ἡμᾶς, εἰς ἔπαινον δόξης αὐτοῦ; τοὺς προηλπικότας  
 लागि त्यो हुनको-लागि हामी महिमाको प्रशंसा महिमाको उहाँको जसले पहिले-आशा-राख्यौं  
[G1519](#) [G3588](#) [G1510](#) [G1473](#) [G1519](#) [G1868](#) [G1391](#) [G0846](#) [G3588](#) [G4276](#)

ἐν τῷ Χριστῷ;  
 मा त्यस ख्रीष्टमा।  
[G1722](#) [G3588](#) [G5547](#)

ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं।

13 ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον  
 उहाँमा जसमा पनि तिमीहरूले सुनेर त्यो वचन त्यो सत्यको त्यो सुसमाचार  
[G1722](#) [G3739](#) [G2532](#) [G4771](#) [G0191](#) [G3588](#) [G3056](#) [G3588](#) [G0225](#) [G3588](#) [G2098](#)

τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ, πιστεύσαντες, ἐσφραγίσθητε τῷ  
 त्यो मुक्तिको तिमीहरूको जसमा जसमा पनि विश्वास-गरेर छाप-लगाइयो त्यस  
[G3588](#) [G4991](#) [G4771](#) [G1722](#) [G3739](#) [G2532](#) [G4100](#) [G4972](#) [G3588](#)

Πνεύματι τῆς ἐπαγγελίας, τῷ Ἁγίῳ;  
 आत्मा त्यो प्रतिज्ञाको त्यो पवित्र।  
[G4151](#) [G3588](#) [G1860](#) [G3588](#) [G0040](#)

तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँचो शिक्षा-सुसमाचार सुनिहाल्थौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्थौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो।

14 ὁ ἐστὶν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς  
 जुन हो बयाना हाम्रो उत्तराधिकारको हाम्रो लागि छुटकारा त्यो  
[G3739](#) [G1510](#) [G0728](#) [G3588](#) [G2817](#) [G1473](#) [G1519](#) [G0629](#) [G3588](#)

περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.  
 स्वामित्वको महिमाको प्रशंसा त्यो महिमा उहाँको।  
[G4047](#) [G1519](#) [G1868](#) [G3588](#) [G1391](#) [G0846](#)

पवित्र आत्मा चाँहि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरेका कुराहरू पाउँछौ नै भन्ने एउटा जमानत हो। यसले परमेश्वरमा हुनेहरूलाई पूर्ण स्वतंत्रता दिनेछ। यी सबको उद्देश्य हो परमेश्वरको महिमाको प्रशंसा ल्याउनु। 15-16 त्यसैले मेरा प्रार्थनाको समयमा म सधैं तिमीहरूलाई सम्झन्छु र तिमीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। मैले त्यसै बेलादेखि यसो गर्न थालेको हुँ जब मैले प्रभु येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै मानिसहरू प्रति तिमीहरूको प्रेमको बारेमा सुनें।

15 Διὰ τοῦτο, καὶ γὰρ, ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ  
 यसकारण यसले म-पनि सुनेर त्यो अनुसार तिमीहरूको विश्वास मा त्यस प्रभु  
[G1223](#) [G3778](#) [G2504](#) [G0191](#) [G3588](#) [G2596](#) [G4771](#) [G4102](#) [G1722](#) [G3588](#) [G2962](#)

Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντα τοὺς ἁγίους,  
 येशूमा र त्यो प्रेम त्यो प्रति सबै ती पवित्र-जनहरूमा  
[G2424](#) [G2532](#) [G3588](#) [G0026](#) [G3588](#) [G1519](#) [G3956](#) [G3588](#) [G0040](#)

16 οὐ παύομαι εὐχαριστῶν ὑπερ ὑμῶν, μνείαν ποιούμενος ἐπὶ τῶν  
 छोड्दिनँ छाड्दिनँ धन्यवाद-दिँदै तिमीहरूको-निम्ति तिमीहरूको सम्झना गर्दै मेरो ती  
[G3756](#) [G3973](#) [G2168](#) [G5228](#) [G4771](#) [G3417](#) [G4160](#) [G1909](#) [G3588](#)

προσευχῶν μου,  
 प्रार्थनाहरूमा मेरो  
[G4335](#) [G1473](#)

17 ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης,  
 ताकि त्यो परमेश्वर हाम्रा प्रभु हाम्रा येशू ख्रीष्टको त्यो पिता त्यो महिमाको  
[G2443](#) [G3588](#) [G2316](#) [G3588](#) [G2962](#) [G1473](#) [G2424](#) [G5547](#) [G3588](#) [G3962](#) [G3588](#) [G1391](#)

δῶν ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ,  
 दिनुहोस् तिमीहरूलाई आत्मा बुद्धिको र प्रकाशको उहाँको ज्ञानमा उहाँको  
[G1325](#) [G4771](#) [G4151](#) [G4678](#) [G2532](#) [G0602](#) [G1722](#) [G1922](#) [G0846](#)

म सँधै हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन् जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरै बुझ्न सक्ने बनाउन्।

- 18 πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἶδέναι  
प्रकाशित-भएका ती आँखाहरू तिमीहरूको हृदयको तिमीहरूको ताकि त्यो जान्न  
[G5461](#) [G3588](#) [G3788](#) [G3588](#) [G2588](#) [G4771](#) [G1519](#) [G3588](#) [G1492](#)
- ὑμᾶς, τίς ἐστὶν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, τίς ὁ πλοῦτος τῆς  
तिमीहरूले के हो त्यो आशा उहाँको बोलावटको उहाँको के त्यो धन त्यो  
[G4771](#) [G5101](#) [G1510](#) [G3588](#) [G1680](#) [G3588](#) [G2821](#) [G0846](#) [G5101](#) [G3588](#) [G4149](#) [G3588](#)
- δόξης τῆς κληρονομίας αὐτοῦ, ἐν τοῖς ἁγίοις,  
महिमा त्यो उत्तराधिकारको उहाँको मा ती पवित्र-जनहरूमा  
[G1391](#) [G3588](#) [G2817](#) [G0846](#) [G1722](#) [G3588](#) [G0040](#)

म प्रार्थना गर्दछु, कि उहाँले तिमीहरूको हृदयको आँखा खोलेदिउन् ताकि तिमीहरू आशालाई चिन्न सक जसका निम्ति परमेश्वरले तिमीहरूलाई चुन्यो भयो। अनि परमेश्वरले आफ्ना पवित्र जनहरूलाई वचन दिनुभएको आशिष कति सम्पन्न र महिमासाली रहेछ त्यो पनि जान्नेछौ।

- 19 καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ, εἰς ἡμᾶς, τοὺς  
र के त्यो अत्यधिक महानता उहाँको शक्तिको उहाँको हामी हामीमा ती  
[G2532](#) [G5101](#) [G3588](#) [G5235](#) [G3174](#) [G3588](#) [G1411](#) [G0846](#) [G1519](#) [G1473](#) [G3588](#)
- πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ,  
विश्वास-गर्नेहरूमा अनुसार त्यो कार्य उहाँको बलको त्यो सामर्थ्यको उहाँको  
[G4100](#) [G2596](#) [G3588](#) [G1753](#) [G3588](#) [G2904](#) [G3588](#) [G2479](#) [G0846](#)

अनि हामी विश्वास गर्नेहरूकोलागि परमेश्वरको शक्ति अति महान छ भन्ने कुरो पनि बुझ्नेछौ।

- 20 ἦν ἐνήργηκεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας  
जुन कार्य-गर्नुभयो मा त्यस ख्रीष्टमा उठाएर उहाँलाई बाट मृतकहरूबाट र बसाएर  
[G3739](#) [G1754](#) [G1722](#) [G3588](#) [G5547](#) [G1453](#) [G0846](#) [G1537](#) [G3498](#) [G2532](#) [G2523](#)
- ἐν δεξιᾷ αὐτοῦ, ἐν τοῖς ἐπουρανίοις,  
मा दाहिने-हातमा उहाँको स्वर्गीय ती स्थानहरूमा  
[G1722](#) [G1188](#) [G0846](#) [G1722](#) [G3588](#) [G2032](#)

त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टीराख्नुभएको थियो।

- 21 ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ κυριότητος, καὶ  
सबै-माथि हरेक अधिकारको र शासनको र शक्तिको र प्रभुत्वको र  
[G5231](#) [G3956](#) [G0746](#) [G2532](#) [G1849](#) [G2532](#) [G1411](#) [G2532](#) [G2963](#) [G2532](#)
- παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τοῦτῳ, ἀλλὰ  
हरेक नाम नाम-लिइने मात्र-होइने मात्र यस त्यस युगमा यसमा तर  
[G3956](#) [G3686](#) [G3687](#) [G3756](#) [G3440](#) [G1722](#) [G3588](#) [G0165](#) [G3778](#) [G0235](#)
- καὶ ἐν τῷ μέλλοντι;  
पनि आउँदो त्यस युगमा-पनि।  
[G2532](#) [G1722](#) [G3588](#) [G3195](#)

परमेश्वरले ख्रीष्टलाई सबै शासक, अधिकारी, शक्तिशाली राजाहरूभन्दा पनि बढता महत्वपूर्ण बनाउनु भयो। कुनै यो संसारको दास अथवा भविष्यको संसारको दास, कुनै पनि शक्ति भन्दा ख्रीष्ट महत्वपूर्ण हुनुहुन्छ।

- 22 καὶ πάντα ὑπέταξεν ὑπὸ τοῦ πόδους αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν  
र सबै-कुरा अधीन-गर्नुभयो तल उहाँका खुट्टाहरूमुनि उहाँको र उहाँलाई दिनुभयो शिर  
[G2532](#) [G3956](#) [G5293](#) [G5259](#) [G3588](#) [G4228](#) [G0846](#) [G2532](#) [G0846](#) [G1325](#) [G2776](#)
- ὑπὲρ πάντα τῆς ἐκκλησίας,  
सबै-माथि सबैमा त्यो मण्डलीलाई  
[G5228](#) [G3956](#) [G3588](#) [G1577](#)

परमेश्वरले हरेक कुरालाई ख्रीष्टको अधीनमा राखिदिनु भयो अनि मण्डलीको हरेक कुरामा उहाँले ख्रीष्टलाई नै सर्वोच्च अधिकारी बनाउनु भयो।

23 ἦτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα, ἐν πᾶσιν  
जुन हो त्यो शरीर उहाँको त्यो पूर्णता उहाँको ती सबै-कुरा मा सबैमा  
[G3748](#) [G1510](#) [G3588](#) [G4983](#) [G0846](#) [G3588](#) [G4138](#) [G3588](#) [G3588](#) [G3956](#) [G1722](#) [G3956](#)

πληρουμένου.

पूर्ण-गर्नुन्छको।

[G4137](#)

| मण्डली भनेको ख्रीष्टको शरीर हो। मण्डली ख्रीष्टले परिपूर्ण छ जसले सब थोक सब तरह ले भरिपूर्ण गरिदिन्छ।